



ब्राजिलको अग्नपरीक्षा

समूह 'ई' अन्तर्गत बिहीबार आफ्नो दोस्रो खेलमा दक्षिण अमेरिकी मुलक ब्राजिलले मध्य अमेरिकी राष्ट्र कोस्टारिकाको सामना गर्दैछ। पहिलो खेलमा रिवजरल्यान्डसँग १-१ गोलको बराबरी खेलेर १ अंक जोडेको ब्राजिलका लागि कोस्टारिकाविरुद्धको खेल महत्त्वपूर्ण बनेको छ। ४० वर्ष यता विश्वकपको पहिलो खेलमा बराबरीमा रोकिएको भन्दै ५ पटकको विश्व विजेता ब्राजिलको अलोचना भइरहेको छ। उक्त आलोचनालाई चिर्न र छैटौँ पटक विश्वकपको उपाधि जित्ने अभियानलाई बलियो बनाउन प्रशिक्षक टिटले कडा प्रशिक्षण गराएका छन्। हालको फिफा वरियतामा ब्राजिल दोस्रो स्थानमा छ भने कोस्टारिका २३औँ स्थानमा छ।

तर जारी विश्वकपमा वरियतामा पछि परेका टिमले बलिया टिमलाई हम्मे हम्मे पारिरहेका छन्। कमजोर मानिएका टोलीले कडा चुनौती दिइरहेका पछिल्ला केही खेलबाट छलंग छ। जुन कोस्टारिकाले पनि ब्राजिलविरुद्ध नगर्ला भन्न सकिन्न। समूहको पहिलो खेलमा पनि रिवजरल्यान्डको प्रदर्शनले यो पुष्टि भइसकेको छ। गत फेब्रुअरीमा दाहिने खुट्टामा चोट बोकेका ब्राजिलका नेयमार अहिले पनि पूर्ण फिट हुन सकेका छैनन्। उनले रिवजरल्यान्डविरुद्ध निराशाजनक प्रदर्शन गरेका थिए। मंगलबार प्रशिक्षण सत्रबाट दुखाइ महसुस गर्दै बाहिरिएका नेयमार बुधबार भने ट्रेनिङमा सहभागी भएका थिए। प्रशिक्षण सत्रबाट बाहिरिएपछि उनले कोस्टारिकाविरुद्ध खेल्नेमा आशंका व्यक्त गरिएको थियो। तर ब्राजिल

फुटबल संघले भने नेयमार कोस्टारिकाविरुद्धको खेलमा मैदानमा उत्रने स्पष्ट पारिसकेको छ।

गत विश्वकपमा नेयमारमा भर परेको ब्राजिलले उसको अनुपस्थितिमा जर्मेनीसँग सेमिफाइनलमा लज्जास्पद पराजय भोगेको थियो। यसपटक भने नेयमारमा नै पुरै भर नपरे पनि ब्राजिलियन टिममा अग्रपंक्तिमा खेलाडीका बीचमा समन्वय आवश्यक छ। अग्रपंक्तिमा ग्रावियल जेसस ब्राजिलका अर्का प्रतिभावान युवा खेलाडी हुन्। उनले ब्राजिलबाट १६ खेल खेल्दै ९ गोल गरिसकेका छन्। स्टार खेलाडीले भरिएको ब्राजिलियन टोलीका मिडफिल्डर फिलिपे काउन्टहोले पनि पहिलो खेलमा उत्कृष्ट गोल गरेका थिए। विपक्षी टिमका डिफेन्सलाई

तोड्न मुस्किल परेको अवस्थामा उनले लामो दुरीबाट गरेको गोल सन्धानीय थियो। यस्तै पाउलिन्तो, विलियन्, कासेमिरो जस्ता मिडफिल्डरले कोस्टारिकाको रक्षापंक्तिको अग्निपरीक्षा लिनेछन्। ब्राजिलको सम्भावित रणनीति ४-३-३ हुनेछ।

कोस्टारिकालाई जितको आवश्यक यस्तै समूहको पहिलो खेलमा सर्बियासँग १-० ले पराजित भएपछि प्रतियोगितामा रहिरहन कोस्टारिकालाई दोस्रो खेलमा जितको नतिजा आवश्यक छ। विश्वकप

ब्राजिलबाट महत्त्वपूर्ण अंक खोस्न कोस्टारिकाको डिफेन्स चुस्त हुन पनि जरुरी छ। कोस्टारिकाको सम्भावित रणनीति ५-४-१ हुनेछ।

हेड टु हेड

ब्राजिल र कोस्टारिकाले एकअर्काविरुद्ध १० पटक खेलेका छन्। जसमध्ये ९ पटक ब्राजिलले जित हासिल गर्दा कोस्टारिका एक पटक विजयी भएको छ। ब्राजिलले ती १० म्याचमा कोस्टारिकाविरुद्ध २९ गोल गर्दा ९ गोल मात्र बेहोरेको छ। ब्राजिल सन् १९६० को पान अमेरिकन च्याम्पियनसिपमा कोस्टारिकासँग ३-० ले पराजित भएको थियो।

छनोट चरणमा बलियो अमेरिकालाई ४-० ले हराएको जस अब ब्राजिलविरुद्धको खेलमा पनि पस्कन जरुरी छ। कप्तान ब्रायन रुइज कोस्टारिकाका उत्कृष्ट मिडफिल्डर हुन्। यस्तै फरबाई मार्कोस र मिडफिल्डर क्रिश्चियन बोलानोस टिमका महत्त्वपूर्ण सदस्य हुन्। आर्सेनलका पूर्व विन्गर जोएल केपबेल ती खेलाडी हुन्, जसले तीव्र गतिमा सन्तुलित खेल्न सक्छन्। यदि कोस्टारिकाको यी चारै जना खेलाडीको समन्वय भएमा ब्राजिलविरुद्ध सनसनीपूर्ण नतिजा निकाल्न नसक्ला भन्न सकिन्न। यति मात्र होइन,



आइसल्यान्डविरुद्ध नाइजेरिया

समूह 'डी' अन्तर्गत दोस्रो चरणको खेलमा आइसल्यान्डले शुक्रबार नाइजेरियाको सामना गर्दैछ। हाल फिफा वरियताको २२औँ स्थानमा रहेको आइसल्यान्ड 'सर्प्राइज फ्याक्ट' का रूपमा चर्चित हुन थालेको छ। समूहको पहिलो खेलमा मेसी, अगुएरो, डी मारिया, डियाबला, ह्युजेनजस्ता नामक खेलाडीबाट सुसज्जित अर्जेन्टिनालाई १-१ गोलको बराबरीमा रोकेर आइसल्यान्डले तहका मच्चाइसकेको छ। अर्जेन्टिनाविरुद्ध आइसल्यान्डको डिफेन्स र रक्षापंक्तिले हाल विश्वकपमा सहभागी कुनै पनि मैदान हुने टिमको अग्रपंक्तिमा खेलाडीलाई बाँधेर राख्ने क्षमता राख्छ। पहिलो विश्वकप सहभागितामा नै मेसीसहितको अर्जेन्टिनाजस्तो बलियो टिमविरुद्ध

गरेको प्रदर्शनका आधारमा नाइजेरियाको चुनौती आइसल्यान्डका लागि कठिन नहुन सक्छ। अर्जेन्टिनाविरुद्ध डिफेन्समा

हेड टु हेड

सन् १९८१ को २२ अगस्टमा एकपटक मात्र यी दुईले एक अर्काविरुद्ध खेलेका छन्। उक्त अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याचमा आइसल्यान्डले नाइजेरियालाई ३-० ले पराजित गरेको थियो।

केन्द्रित रहने काँ आइसल्यान्डलाई अर्को चरणमा पुग्न जित चाहिएकाले नाइजेरियाविरुद्ध मिडफिल्डर गिल्फ्री सिगडर्सनले आक्रमण बुन्न सक्छ। ५ वर्षेदिछ इंग्लिस प्रिमियर लिगमा खेल्नरहेका उनले ५५ अन्तर्राष्ट्रिय म्याचमा १८ गोल गरिसकेका छन्। यस्तै बर्नलीका विन्गर जोहान बर्गले नाइजेरियाविरुद्ध प्रभावशाली प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। यता समूहको पहिलो खेलमा क्रोएसियासँग २-० ले पराजित भएपछि नाइजेरियाका लागि आइसल्यान्डमाथि जित अनिवार्य जस्तै बनेको छ। समूहको अन्तिम खेलमा अर्जेन्टिनाजस्तो कठिन प्रतिद्वन्द्वीसँग खेल्नु परेकाले नाइजेरियाले आइसल्यान्डलाई हराउन सबै जुक्ति प्रयोग गर्नेछ।

यदि आइसल्यान्डविरुद्धको खेलमा कुनै पनि अंक जोड्न नसकेमा नाइजेरियाको अन्तिम १६ यात्रा सम्भवतः समाप्त हुनेछ। नाइजेरियाका क्याप्टेन जोन ओबी मिकेल उत्कृष्ट मिडफिल्डर हुन्। चेल्लीबाट समेत खेल्नसकेका उनले आइसल्यान्डका लागि संकट निम्त्याउन सक्छन्। यस्तै लेस्टर सिटीबाट खेल्नसकेका भिक्टर मुसा पनि नाइजेरियाका उत्कृष्ट स्ट्राइकर हुन्। उनले पनि उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। आइसल्यान्डको सम्भावित रणनीति ४-४-२ तथा हुनेछ भने फिफा वरियताको ४८औँ स्थानको नाइजेरियाको सम्भावित रणनीति ४-३-३ हुनेछ।

नारायणको सपना अधुरो रह्यो

काठमाडौँ, (नेस)

श्रीलंकाको कोदामामा रम्बल इन जंगल २०१८ मा प्रतिस्पर्धा गर्न गएका नेपालका साइक्लिस्ट नारायण गोपाल महर्जनको सोही प्रतियोगिता दौरान दुर्घटनामा परि निधन भएको थियो। गत जेठ ३० गते नदीमा खसेर उनको निधन भएको थियो। उनको पार्थिव शरीरलाई श्रीलंकाबाट ढुगान एयरमा बुधबार (असार ६) नेपाल ल्याइएको थियो। उनको पार्थिव शरीरलाई बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को हातामा श्रद्धाञ्जलीका लागि राखिएको थियो। जसमा नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष एवं सांसद जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव केशवकुमार विष्ट, एनओसीका महासचिव लामा टेन्डी शेर्पा, नेपाल साइक्लिड संघका पदाधिकारी, विभिन्न राष्ट्रिय खेल संघका पदाधिकारी,



फाइल फोटो

खेलाडी, प्रशिक्षक, आफन्त, कर्मचारीलगायतले स्वर्गीय महर्जनको पार्थिव शरीरमा फूल माला र पुष्पगुच्छा चढाइ भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए। डल्लुमा डेरामा बसेका ३३ वर्षीय अविवाहित स्व. नारायणसहित उक्त प्रतियोगितामा सहभागी हुन अजय पण्डित क्षेत्री र बुद्धिबहादुर तामाङ पनि श्रीलंका गएका थिए। अजय र बुद्धि पनि स्वदेश फर्किसकेका छन्। उक्त घटनापछि आयोजकले प्रतियोगिता स्थगित गरेको नेपाल साइक्लिड संघले जनाएको छ। इन्डोनेसियामा भदौमा हुने एसियाली खेलकुदको तयारी प्रशिक्षणमा रहेका स्व. महर्जनले दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्ने आशा गरेका थिए। उनले नेपाल समाचारपत्रलाई करिब ५ महिनाअघि बताएका थिए। 'सागका लागि तयारी राम्रो भएको छ। मैले स्वर्ण जित्ने आशा गरेको छु।' तर स्व. महर्जनको यो सपना अधुरो नै रह्यो। उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइ १४ स्वर्ण, १३ रजत र १२ कांस्यपदक जितेका थिए। स्व. नारायण २०६२ सालदेखि साइक्लिडको क्रस कन्टी विधाका सलग्न भएका थिए। साथै गत पुसमा राखेप च्याम्पियनसिपअन्तर्गत साइक्लिडमा उनले स्वर्ण जितेका थिए। राखेपका सदस्य-सचिव विष्टले खेलकुदले राम्रो सम्भावना बोकेको खेलाडी गुमाउदा आफूलेगायत सिंगो खेलक्षेत्र निकै मर्माहत भएको बताए। नारायणको पार्थिव शरीरलाई बिहीबारै पशुपति आर्याघाटमा अन्त्येष्टी गरिएको छ। स्व. नारायणका बुबाआमा र दुई दिदी छन्।

धेरै कष्ट गरेर विश्वकप हेरेको थिएँ : नरशमशेर



(स्रोत: साधना, पूर्णाङ्क-२०, विश्वकप फुटबल १९९४ विशेषांक)

नेपालमा फुटबल खेलको जन्मदाता मानिने नरशमशेर जबरा विश्वकप फुटबल प्रतियोगिता हेर्ने पहिलो नेपाली दर्शक हुनुहुन्छ। उहाँले २-२ पटक विश्वकप फुटबल प्रतियोगिता हेरिसक्नुभएको छ। सन् १९५८ मा स्वीडेन र सन् १९७४ मा पश्चिम जर्मनीमा भएको विश्वकप फुटबल हेरेको अनुभव उहाँले साधनासँगको भेटमा बताउनुभएको छ। जुनबेला नेपाली दर्शकले टेलिभिजनमा सम्म चियाउन सक्दैनथे त्यस्तो अवस्थामा विश्वकपजस्तो खेल, त्यो पनि प्रत्यक्ष मैदानमा उपस्थित भएर हेरेको अनुभव सम्झँदै नरशमशेर भन्नुहुन्छ- 'त्यस समयको विश्वकप हेर्न जानु नै ठूलो कुरा हो। निकै दुःख कष्टका साथ म उक्त प्रतियोगिता हेर्न पुगेको थिएँ। मलाई त्यसबेला सबैभन्दा ठूलो समस्या खाने कुरामा परेको थियो। किनभने म हिन्दू भएकाले अरूले जस्तो जहाँ जे पायो खाने गर्दिन। त्यतातिर जहाँ पनि गाईको मासु मात्र पाइन्थ्यो।' विश्वकप प्रतियोगितामा दर्शक भएर हेर्दा आफूलाई त्यसबेला निकै ठूलो गौरवको अनुभव भएको थियो। किनभने त्यस समयमा म पनि

फुटबल खेलाडी थिएँ। विश्वकप हेरेर मैले धेरै कुरा जान्न र सिक्न पाएको थिएँ, जुन कुरा यहाँ फर्केपछि मैले प्रयोग पनि गरें।' उहाँले आफ्नो अनुभव बताउने क्रममा भन्नुभयो। ८३ वसन्त पार गरिसकेका नरशमशेरलाई अतीतका थुप्रै कुरा सम्झ्न गाचो परे पनि उहाँ त्यसबेलाको नेपालको फुटबल खेल र विश्वकप खेलको यसरी तुलना गर्न रुचाउनुहुन्छ- 'ओ। त्यो कुरा त गर्न मिल्दैन। कहाँ विश्वकप कहाँ हामी। उनीहरूको खेलसँग नेपाली खेलाडीको तुलना गर्न बेकार छ।' हामीले यहाँ अहिलेसम्म पनि खेलाडी स्वयम्ले नै आफ्नो खर्च गरेर खेल्नुपर्ने वाध्यता छ। त्यसबेला कैतै प्रतियोगिता भयो कि म आफैंले मेरो टिमका खेलाडीलाई खर्च व्यहोरेर लाने गर्थेँ। मलाई अहिले पनि विश्वकप हेर्ने रहर नभएको होइन। तर खर्च पनि धेरै लाग्छ, अब त बृद्धो पनि भइयो। तैपनि टेलिभिजनमा यसपालिको विश्वकप पनि नहेरी कहाँ छाड्छु र।' तपाईंको अनुमानमा यस पटकको विश्वकप विजेता को होला त भन्दा उहाँ भन्नुहुन्छ- 'खै! आजभोलि नियमितरूपमा त मैले खेल हेर्न पाएको छैन। तैपनि मेरो अनुमानमा जर्मनी वा अर्जेन्टिनाले नै जित्ला कि।'

अंक तालिका

समूह 'ए'							
टोली	MP	W	D	L	GF	GA	PTS
रुस	२	२	-	-	८	१	६
उरुग्वे	२	२	-	०	२	०	६
इजिप्ट	२	-	-	२	१	८	०
साउदी अरेबिया	२	-	-	२	०	६	०

समूह 'बी'							
टोली	MP	W	D	L	GF	GA	PTS
पोर्चुगल	२	१	१	-	८	३	८
स्पेन	२	१	१	-	८	३	८
इरान	२	१	-	१	१	१	३
मोरोक्को	२	-	-	२	-	२	०

समूह 'सी'							
टोली	MP	W	D	L	GF	GA	PTS
फ्रान्स	२	२	-	-	३	१	६
डेनमार्क	२	१	१	-	२	१	८
अस्ट्रेलिया	२	-	१	-	२	३	१
पेरु	२	-	-	२	०	२	०

समूह 'डी'							
टोली	MP	W	D	L	GF	GA	PTS
क्रोएसिया	१	१	-	-	२	०	३
अर्जेन्टिना	१	-	१	-	१	१	१
आइसल्यान्ड	१	-	१	-	१	१	१
नाइजेरिया	१	-	-	१	०	२	०

समूह 'ई'							
टोली	MP	W	D	L	GF	GA	PTS
सर्बिया	१	१	-	-	१	-	३
ब्राजिल	१	-	१	-	०	०	१
स्विजरल्यान्ड	१	-	१	-	०	०	१
कोस्टारिका	१	-	-	१	०	१	०

समूह 'एफ'							
टोली	MP	W	D	L	GF	GA	PTS
मेक्सिको	१	१	-	-	१	०	३
स्वीडेन	१	१	-	-	१	०	३
दक्षिण कोरिया	१	-	-	१	०	१	०
जर्मनी	१	-	-	१	०	१	०

समूह 'जी'							
टोली	MP	W	D	L	GF	GA	PTS
बेल्जियम	१	१	-	-	३	०	३
इंग्ल्यान्ड	१	१	-	-	२	१	३
ट्युनिसिया	१	-	-	१	१	२	०
पानामा	१	-	-	१	०	३	०

समूह 'एच'							
टोली	MP	W	D	L	GF	GA	PTS
जापान	१	१	-	-	२	१	३
सेनेगल	१	१	-	-	२	१	३
पोल्यान्ड	१	-	-	१	१	२	०
कोलम्बिया	१	-	-	१	१	२	०

आजको खेल

ब्राजिल	Vs	(ई)	कोस्टारिका	
समय : बेल्ग्री ४:४५ बजे/ स्थान : क्रैस्टोमस्की स्टेडियम, सेन्ट पिटर्सबर्ग				
नाइजेरिया	Vs	(डी)	आइसल्यान्ड	
समय : राति ८:४५ बजे/ स्थान : ओल्गोप्राड परेना, ओल्गोप्राड				
सर्बिया	Vs	(ई)	स्विट्जरल्यान्ड	
समय : राति ११:४५ बजे/ स्थान : कलीनीनग्राड स्टेडियम, कलीनीनग्राड				

फलफुलका स्वादिष्ट स्वादसंगै पाउनुहोस, तत्कालै स्फुर्ती।

आजसम्म उपयोगी हुने 'पलजेट जार' प्रत्येक प्याकमा पाउनुहोस सितैमा।

Images are only for representational purpose. Actual Product may vary.

ALSO AVAILABLE IN ORANGE MANGO

* Get Pet Jar free with 500g flavor packs Juicy Orange, Yummy Mango and Tangy Lemon only.